

बर्ष : २०७९

ऐन संख्या:

गाउँसभाबाट स्वीकृत मिति:



# खाँडादेवी गाउँपालिकाको विनियोजन विधेयक, २०७९

खाँडादेवी गाउँपालिका  
गाउँ कार्यपालिका कार्यालय  
माकादुम, रामेछाप  
बागमती प्रदेश, नेपाल

खाँडादेवी गाउँपालिकाको विनियोजन विधेयक, २०७९

खाँडादेवी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावना: खाँडादेवी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,  
नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम खाँडादेवी गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ खाँडादेवी गाउँ नगरपालिकाको विनियोजन ऐन, २०७९” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७९/०८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०७९/०८० को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ८०,८१,१७ (अक्षरुपी असी करोड एकासी लाख सत्र हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९/०८० को

निमित्त खाँडादेवी गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसुचि-१

नेपालको संविधानको धारा २२९ (२) बमोजिम संचित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

आयतर्फ	बजेट रकम	व्ययतर्फ	बजेट रकम
१. संघबाट प्राप्त	५३६१०६	क.प्रशासनिक तथा कार्यालय संचालन खर्च (वडा कार्यालय)	१३५००
क. वित्तीय समानिकरण	१५३८००	ख.प्रशासनिक तथा कार्यालय संचालन खर्च (गाउँपालिका)	११११००
ख.राजश्व बाँडफाँट	९५६०६	ग.वडा समिति	४४६२४
ग.सशर्त अनुदान	२६८७००	घ.विषयगत शाखा	३५०००
घ. विशेष अनुदान	१२०००	ङ.जनतासँग अध्यक्ष कार्यक्रम	३००००
ड.समपूरक अनुदान	६०००	च.उपाध्यक्षसँग महिला कार्यक्रम	५०००
२.प्रदेशबाट प्राप्त	११४८०१	छ.गाउँ अस्पताल	१३०००
क.वित्तीय समानीकरण	१५०७५	ज.हेभर	७५००
ख.राजश्व बाँडफाँट	२८५४४	झ.एम.जि.एम.एल	८८७
ग.सशर्त अनुदान	१९१५८	ञ.विपद व्यवस्थापन	२०००
घ.विशेष अनुदान	२२५००	ट.सशर्त(संघ)	२६८७००
ड.समपूरक अनुदान	२९५२४	ठ.सशर्त(प्रदेश)	१९१५८
३.आन्तरिक आय तर्फ	५२६०	ड.समपूरक अनुदान (संघ)	१२०००
क.दहत्तर बहत्तर शुल्क	२२६०	ढ.समपूरक अनुदान (प्रदेश)	५९०४८
ख.स्थानीय राजश्व बाँडफाँट	३०००	ण.विशेष अनुदान (संघ)	१२०००
४. गत आ.व.को अल्या	१००००	त.विशेष अनुदान (प्रदेश)	२२५००
५.विषयगत तर्फ	१३१९५०	थ.गरिबसँग विश्वेश्वर कार्यक्रम	१०००
क.गरिबसँग विश्वेश्वर कार्यक्रम	१०००	द.सामाजिक सुरक्षा	१३००००
ख.सामाजिक सुरक्षा	१३००००	ध. सडक बोर्ड	५००
ग. सडक बोर्ड	५००	न.प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम	६००
घ.प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम	४५०	प.स्थानीय/प्रदेश/संघ/गैर सरकारी संस्था लगायतसँग लागत साझेदारी तर्फ	२००००
६.अन्य	१००००		
क.स्थानीय/प्रदेश/संघ/गैर सरकारी संस्था लगायतसँग लागत साझेदारी तर्फ	१००००		
जम्मा	८०८११७	जम्मा	८०८११७